

# त्रैमासिक कर बुलेटिन

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र नियमावली २०६५ को नियम ३ सँग  
सम्बन्धित

स्वतः प्रकाशन (Pro-active Discloser)

(२०८० वैशाख देखि आषाढ मसान्त सम्म)



नेपाल सरकार

अर्थ मन्त्रालय

आन्तरिक राजस्व विभाग

करदाता सेवा कार्यालय, गाईघाट

गाईघाट, उदयपुर

# त्रैमासिक कर बुलेटिन

(२०८० वैशाख देखी २०८० आषाढ मसान्त)

## १. कार्यालयको स्वरूप र प्रकृति:

करदाता सेवा कार्यालय गाईघट उदयपुर जिल्लाको त्रियुगा नगरपालिका स्थित प्रमुख व्यापारिक केन्द्र गाईघाट बजारमा अवस्थित छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयानुसार आन्तरिक राजस्व कार्यालय लहान, सिरहाको मातहतमा रहेर सेवा-प्रवाह गर्ने गरी मिति २०६९।०५।२६ यस कार्यालयको स्थापना भएको हो । यस कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क सम्बन्धी नीतिहरूको कार्यान्वयन र सेवा प्रवाह गर्दछ । यस कार्यालयले राजस्व सङ्कलनका अतिरिक्त नयाँ व्यवसाय दर्ता गरी स्थायी लेखा नम्बर प्रदान, व्यक्तिगत स्थायी लेखा नम्बर जारी, व्यवसायिक/व्यक्तिगत कर चुक्ता प्रदान, मूल्य अभिवृद्धि कर दर्ता, अन्तःशुल्क इजाजतपत्र प्रदान, मूल्य अभिवृद्धि कर समायोजन प्रदानजस्ता कार्यहरूको कर प्रशासन गर्दछ । यस कार्यालयको कार्यालय कोड ३०५०३५१०१ रहेको छ ।

## २. कार्यालयको काम कर्तव्य र अधिकार:

यस कार्यालयले उदयपुर जिल्लाभरी कर प्रशासन गर्दछ । यस सम्बन्धमा कार्यालयको काम, कर्तव्य र अधिकार निम्न बमोजिम रहेको छ ।

करदाता सेवा कार्यालयबाट सम्पादन गरिने प्रमुख कार्यहरू:

- आय कर प्रशासन सम्बन्धि कार्य ।
- मूल्य अभिवृद्धि कर प्रशासन सम्बन्धि कार्य ।
- अन्तःशुल्क प्रशासन सम्बन्धि कार्य ।
- कर शिक्षा तथा कर चेतना कार्यक्रम सम्बन्धि कार्य ।
- बजार अनुगमन तथा मूल्याङ्कन सम्बन्धि कार्य ।

## ३. करदाता सेवा कार्यालयको स्वीकृत दरबन्दी विवरण:

### ३.१. सङ्गठन संरचना र वर्तमान अवस्था

सि.नं.	पद	सेवा/समुह	श्रेणी तह	दरबन्दी अवस्था			कैफियत
				दरबन्दी संख्या	दरबन्दी पूर्ती	दरबन्दी रिक्त	
१	कर अधिकृत	नेपाल प्रशासन/राजस्व	रा.प. तृतीय	१		१	
२	नायव सुब्बा	नेपाल प्रशासन/राजस्व	रा.प. अनं. प्रथम	३	२		

सि.नं.	पद	सेवा/समुह	श्रेणी तह	दरबन्दी अवस्था			कैफियत
				दरबन्दी संख्या	दरबन्दी पूर्ती	दरबन्दी रिक्त	
३	डाटा ईन्ट्री सुपरभाईजर / कम्प्युटर अपरेटर	विविध	रा.प. अनं. प्रथम	२	२		
४	हलुका सवारी चालक	-	श्रेणी विहिन	१	-	१	
५	कार्यालय सहयोगी	-	श्रेणी विहिन	२	-	२	
जम्मा				९	५	३	

### ३.२ कार्यरत कर्मचारीहरुको विवरण

क्र.सं.	नाम, थर	पद	कैफियत
१	श्री	कर अधिकृत	
२	श्री टेक बहादुर कार्की	नायब सुब्बा	नि. कार्यालय प्रमुख
३	श्री चब्बी रमण माझी	नायब सुब्बा	
४	श्री मदन दाहाल	कम्प्युटर अपरेटर	
५	श्री रेक बहादुर मश्रांगी	कम्प्युटर अपरेटर	
६	श्री पार्वता घिमिरे		
७	श्री शिव जोशी	का.स.	
८	श्री प्रमिला मगर	सफाई कर्मचारी	

### ४. कार्यालयबाट प्रदान गरिने सेवा

- ✓ व्यवसायिक स्थायी लेखा नम्बर (BPAN) दर्ता ।
  - व्यक्तिगत
  - निकाय
- ✓ व्यक्तिगत स्थायी लेखा नम्बर (PPAN) दर्ता ।
- ✓ विथहोल्डर स्थायी लेखा नम्बर (WPAN) दर्ता ।
- ✓ मूल्य अभिवृद्धि कर (VAT) दर्ता ।
- ✓ करदाताको बायोमेट्रिक ।

- ✓ अन्तःशुल्क ईजाजत पत्र जारी/नविकरण ।
  - मदिराजन्य वस्तुहरु
  - सुर्तिजन्य वस्तुहरु
  - अन्य उत्पादन
- ✓ कर चुक्ता प्रमाण पत्र ।
- ✓ आयकर छुट प्रमाण पत्र जारी गर्ने ।
- ✓ कर विवरण र आय विवरण रुजु गर्ने ।
- ✓ विद्युतिय बीजक अनुमति प्रदान ।
- ✓ करदाताको कारोबारस्थलको ठाउँसारी, नामसारी, कारोबार थप लगायत सुरु दर्ता निकायबाट भएको संशोधनलाई अघावधिक ।
- ✓ राजस्व भौचर संशोधन ।
- ✓ स्थायी लेखा नम्बर स्थगन/खारेजी ।
- ✓ दर्ता / चलानी

## ५. सेवा प्रदान गर्ने शाखा र जिम्मेवार अधिकारी

### ५.१ शाखा र जिम्मेवार अधिकारी

क्र.सं.	शाखाको नाम	जिम्मेवार अधिकारी	सम्पर्क नं.
१	सेवा शाखा / सङ्कलन शाखा (एउटै कक्षबाट सञ्चालन)	टेक बहादुर कार्की	९८५२८३६१८९
		चब्बीरमण माझी	९८४५८४७२८६
		मदन दाहाल	९८५२६८३६८५
		रेक बहादुर मश्रांगी	९८५२८२९७५८
२	कर्मचारी प्रशासन शाखा	मदन दाहाल	९८५२६८३६८५
३	आर्थिक प्रशासन शाखा	ओमकार सापकोटा	९८४२४३४९२८
४	वायोमेट्रिक शाखा	पार्वता घिमिरे	९८४२८४६३९७
५	दर्ता / चलानी / फाईलिङ्ग / सोध-पुछ शाखा	रेक बहादुर मश्रांगी	९८५२८२९७५८
		शिव जोशी	९८५२८२९५९५

### ५.२ शाखागत कार्य विवरण

#### ५.२.१ सेवा शाखा/वायोमेट्रिक शाखा

१. वायोमेट्रीक विवरण लिने,

२. व्यक्तिगत स्थायी लेखा नम्बर जारी गर्ने,
३. व्यवसाय दर्ता गर्ने,
४. कारोबारको विवरण अध्यावधिक गर्ने (PDCR),
५. व्यवसायको ठाउँसारी गर्ने,
६. व्यवसायको ठाउँसारी गर्ने,
७. व्यवसाय खारेजी सम्बन्धि कार्य,

### ५.२.२ सङ्कलन शाखा

१. कर चुक्ता प्रमाणपत्र जारी गर्ने,
२. मुल्य अभिवृद्धि कर समायोजन सम्बन्धि कार्य गर्ने,
३. आयकर तथा मुल्य अभिवृद्धि कर बक्यौता असुलीसम्बन्धि कार्य,
४. बजार अनुगमन,
५. राजस्व भौचर संशोधन (Voucher PDCR),
६. द्रुत कर परीक्षण सम्बन्धि कार्य,

### ५.२.३ आर्थिक प्रशासन शाखा

१. आन्तरिक राजस्व विभागबाट प्राप्त अख्तियारी आम्दानी बाँध्ने,
२. विभिन्न खर्च शिर्षकहरूमा खर्च गर्नको लागि गोस्वारा भौचर तयार गर्ने,
३. गोस्वारा भौचर अनुसार भुक्तानी आदेश तयार गरी स्वीकृतिका लागि पेस गर्ने,
४. स्वीकृत भुक्तानि आदेश को.ले.नि.का. पठाई निकासालिने र खर्च गर्ने,
५. राजस्व रकम दैनिक रूपमा राजस्व खातामा जम्मा गर्ने, फाँटवारी तयार गरी प्रतिवेदन गर्ने,
६. कार्यालयमा प्राप्त हुन आएको धरौटी रकम धरौटी खातामा जम्मा गर्ने, नियमानुसार फिर्ता गर्ने, सदरस्याहा गर्ने र फाँटवारी तयार गरी प्रतिवेदन गर्ने,
७. मासिक प्रतिवेदन तयार गरी को.ले.नि.का. र तालुक मन्त्रालयमा पठाउने,
८. आर्थिक प्रशासनसँग सम्बन्धित सेस्ता सुरक्षित साथ राख्ने,
९. कोष तथा लेखा नियन्त्रक कार्यालयबाट आन्तरिक लेखा परीक्षण गराउने र महालेखापरीक्षकको कार्यालयबाट खटिइआएको टोलीबाट अन्तिम लेखा परीक्षण गराउने,
१०. लेखा परीक्षणबाट बेरुजु देखिन आएमा सम्परीक्षण गराउने र फछ्यौट गराउने,

### ५.२.४ प्रशासन तथा जिन्सी शाखा

१. कार्यालयको दर्ता, चलानी तथा चिट्ठीपत्र आदानप्रदानलाई व्यवस्थित बनाउने,
२. कार्यालयमा आवश्यक पर्ने सामानहरूको खरिद आदेश स्वीकृत गराई खरिद गर्ने,
३. खरिद भएका सामानहरूको बिल संलग्न राखी दाखिला रिपोर्ट बनाई जिन्सी खातामा आम्दानी बाँध्ने,

४. जिन्सी खाताहरू अद्यावधिक गर्ने,
५. कार्यालयमा रहेका प्रयोगमा ल्याउन नसकिने पुराना र जीर्ण जिन्सी सामानरुको लागत तयार गरी लिलासम्बन्धि कार्य गर्ने,
६. आर्थिक वर्षको अन्तिममा जिन्सी निरीक्षण गराउने,
७. जिन्सी सामानहरू भण्डारमा सुरक्षित साथ राख्ने,
८. कार्यालयका प्रत्येक कोठामा बन कार्ड तयार गरी राख्ने,

#### ५.२.५ फाईलिङ्ग शाखा

१. फाईल संरक्षणसम्बन्धी कार्य,
२. फाईल व्यवस्थापन सम्बन्धि कार्य,

#### ६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि

सि.नं.	प्रदान गरिने सेवा	लाग्ने दस्तुर रु.	लाग्ने अवधि	जिम्मेवार शाखा
१	व्यक्तिगत, निकाय र व्यक्तिगत स्थायी लेखा नम्बर (PPAN) दर्ता	निःशुल्क	सोही दिन	करदाता सेवा शाखा
२	विथहोल्डर स्थायी लेखा नम्बर (WPAN) दर्ता	निःशुल्क	सोही दिन	करदाता सेवा शाखा
३	मूल्य अभिवृद्धि कर (VAT) दर्ता	निःशुल्क	सोही दिन	करदाता सेवा शाखा
४	करदाताको बायोमेट्रिक	निःशुल्क	सोही दिन	करदाता सेवा शाखा
५	अन्तःशुल्क ईजाजत पत्र जारी/नविकरण	इजाजत अनुसारको राजस्व रकम दाखिला गर्नु पर्ने	भौचर RAS मा आए पश्चात	करदाता सेवा शाखा / Self Online
६	कर चुक्ता प्रमाण पत्र	निःशुल्क	भौचर RAS मा आए पश्चात	करदाता सेवा शाखा / Self Online
७	आयकर छुट प्रमाण पत्र जारी गर्ने	निःशुल्क	सोही दिन	करदाता सेवा शाखा
८	कर विवरण र आय विवरण रुजु गर्ने	विवरण अनुसारको राजस्व दाखिला गर्नु पर्ने	भौचर RAS मा आए पश्चात	करदाता सेवा शाखा
९	विद्युतिय बीजक अनुमति प्रदान	निःशुल्क	स्थलगत निरीक्षण गरिसकेपछी	करदाता सेवा शाखा
१०	करदाताको कारोबारस्थलको	निःशुल्क	सोही दिन	करदाता सेवा

सि.नं.	प्रदान गरिने सेवा	लाग्ने दस्तुर रु.	लाग्ने अवधि	जिम्मेवार शाखा
	ठाउँसारी, नामसारी, कारोबार थप लगायत सुरु दर्ता निकायबाट भएको संशोधनलाई अद्यावधिक			शाखा
११	राजस्व भौँचर संशोधन	निःशुल्क	सोही दिन	सङ्कलन शाखा
१२	कर बक्यौता हिसाब मिलान	निःशुल्क	सोही दिन	सङ्कलन शाखा
१३	मु.अ.कर समायोजन	निःशुल्क	सोही दिन	सङ्कलन शाखा
१४	स्थायी लेखा नम्बर स्थगन/खारेजी	निःशुल्क	कागजात प्रमाण पेश गरेको आधारमा	करदाता सेवा शाखा/ सङ्कलन शाखा
१५	दर्ता / चलानी	निःशुल्क	सोही दिन	दर्ता / चलानी / फाईलिङ्ग / सोध-पुछ शाखा

#### द्रष्टव्यः

- भुक्तानी गर्नुपर्ने राजस्व रकम विद्यतीय माध्यमबाट वा बैङ्कमा दाखिला गर्ने प्रवन्ध रहेको छ । त्यसरी दाखिला हुने राजस्व रकम बाहेक कार्यालयमा पेस गर्ने निवेदन, विवरण तथा फारामहरू एवं सबै प्रकारका सेवा बापत कुनै शुल्क, दस्तुर बुझाउनु नपर्ने ।
- बायोमेट्रिक दर्ताका लागि सम्बन्धित करदाता अनिवार्य उपस्थित हुनुपर्ने । अन्य कार्यका लागि करदाता उपस्थित हुन नसकेमा अख्तियारनामा संलग्न हुनुपर्ने ।
- माथि उल्लेखित समयावधि सबै कागजात पेस भएको र सामान्य अवस्थामा भएमा बढी कार्यचाप (भिड) भएको अवस्थामा पालोअनुसार निर्तर सेवा दिईने ।
- सेवा प्रवाहका सम्बन्धमा कुनै गुनासो वा सुझाव भएमा कार्यालय प्रमुख समक्ष (कोठा नं. ७) मा सम्पर्क राख्न सकिने । साथै कार्यालयमा रहेको सुझाव पेटीकामा वा टेलिफोनबाट वा इमेलमा समेत गुनासो तथा सुझाव राख्न सकिने ।

#### ७. निर्णय गर्ने प्रक्रिया र अधिकार

ना.सु/डा.ई.सु/कम्प्युटर अपरेटरबाट टिप्पणी उठान/पेस भई कर अधिकृत (कार्यालय प्रमुख) बाट निर्णय हुने व्यवस्था छ ।

#### ८. निर्णय उपर उजुरी सुन्ने अधिकारी

कार्यालयबाट हुने निर्णयका सम्बन्धमा उजुरी सुन्ने अधिकारी आन्तरिक राजस्व कार्यालय, लहानका प्रमुख कर अधिकृत तथा आन्तरिक राजस्व विभागका महानिर्देशक ।

## ९. सम्पादन गरेको कामको विवरण

### ९.१ त्रैमासिक कार्य प्रगति विवरण

यस कार्यालयबाट संवत् २०७९ कार्तिक देखी २०७९ पौष मसान्त सम्मा सम्पादन भएका मुख्य मुख्य कार्यहरु देहाय बमोजिम रहेका छन् :-

विवरण	राजस्व सङ्कलन	व्यवसाय दर्ता (आयकर, मु.अ.कर, अन्तःशुल्क)	कैफियत
वैशाख	४४३३६	८२	
जेष्ठ	७०६४६	८१	
आषाढ	१३७२३३	५०	
जम्मा			

### ९.२ वार्षिक लक्ष्य र उपलब्धि

यस कार्यालयको आ.व. २०७९/०८० को वार्षिक राजस्व सङ्कलन लक्ष्य रु. ७१ करोड ३३ लाख ५२ हजार रहेकोमा यस आ.व. रु. ६१ करोड ७६ लाख ५२ हजार राजस्व सङ्कलन भएको छ, जुन लक्ष्यको ८६.५८% हो । समग्रमा यस कार्यालयका वार्षिक कार्य सम्पादन सूचक र उपलब्धिलाई निम्न बमोजिम तालिकामा प्रस्तुत गरिएको छ ।

विवरण	राजस्व लक्ष्य	सङ्कलन	कैफियत
आयकर	३५५०५६	३०१९१८	८५.०३
वहाल कर	१४००७	११५९४	८२.७८
ब्याज कर	६३८२	६१०७	९५.६९
मु.अ.कर	२८६५३७	२८५०७९	९९.४९
अन्तःशुल्क	५१३७०	१२९५४	२५.२२
जम्मा	७१३३५१	६१७६५२	८६.५८

## १०. सूचना अधिकारी र कार्यालय प्रमुखको नाम र पद

कार्यालय प्रमुखको विवरण :-

कार्यालय प्रमुखको नाम/थर :- टेक बहादुर कार्की

पद र श्रेणी :- निमित्त कार्यालय प्रमुख, रा.प. अनं. प्रथम

ईमेल :- [tso-gaighat@ird.gov.np](mailto:tso-gaighat@ird.gov.np)

सम्पर्क नं. :- ९८५२८३५५४१

सूचना अधिकारीको विवरण :-

सूचना अधिकारीको नाम/थर :- रेक बहादुर मश्रांगी

पद र श्रेणी :- कम्प्युटर अपरेटर, रा.प.अनं. प्रथम



ईमेल :- [tso-gaighat@ird.gov.np](mailto:tso-gaighat@ird.gov.np)

सम्पर्क नं. :- ९८५२८२९७५८


## ११. ऐन, नियम वा विनियम वा निर्देशिकाको सूची

- आयकर ऐन, २०५८
- आयकर नियमावली, २०५९
- मूल्य अभिवृद्धि कर ऐन, २०५२
- मूल्य अभिवृद्धि कर नियमावली, २०५३
- अन्तःशुल्क ऐन, २०५८
- अन्तःशुल्क नियमावली, २०५९
- मदिरा ऐन, २०३१
- मदिरा नियमावली, २०६६
- अन्तःशुल्क निर्देशिका, २०६८
- विद्यतीय बीजकसम्बन्धि कार्यविधि, २०७४
- पुँजीगत लाभकरसम्बन्धी निर्देशिका, २०७२

## १२. आम्दानी खर्च तथा आर्थिक कारोवार सम्बन्धी अद्यावधिक विवरण

- बेरुजु :- नभएको
- आर्थिक वर्ष २०७९/०८० को विनियोजित बजेट र खर्चको विवरण निम्न चित्रमा पस्तुत गरिएको छ ।

विवरण	विनियोजित	खर्च	बाँकी	कैफियत
चालु	१,०१,६७,०३०.००	८७,५२,३८५.८६	१४१४६४४।००	
पुँजीगत	२,००,०००.००	१९९,९०३।००	९७।००	



### १३. तोकिए बमोजिमका अन्य विवरण

१. स्वतः प्रकाशन :- कार्यालयबाट भए गरेका मुख्य मुख्य कार्यहरूको स्वतः प्रकाशन गर्ने ध्येयले त्रैमासिक वा चौमासिक रूपमा “कर बुलेटिन” प्रकाशन ।
२. विद्युतीय शासन
  - कार्यालय समयभित्र प्राप्त इमेलहरूको तत्काल प्रत्युत्तर दिइने ।
  - इमेल वा फोनमार्फत समेत सेवा प्रवाह गर्ने गरिएको ।
  - अनलाईन पोर्टन (Any Desk) समेतको प्रयोबाट करदातालाई सहजीकरण:- मूलतः भौचर सिर्जना गर्न, विवरण प्रविष्ट गर्न, आवेदन सम्प्रेषण गर्न आदी कार्य कम्प्युटरकै माध्यमबाट सेवा ।
  - कार्यालयको नाममा फेसबुक पेज सञ्चालन गरिएको । कार्यालयसँग सम्बद्ध सूचना सम्प्रेषण ।
  - भाईबर तथा व्हाट्सअप जस्ता सामाजिक सञ्जालका माध्यमबाट समेत करदाताहरूलाई सेवा-प्रवाह गर्ने गरिएको ।
३. उजुरी पेटिकाको व्यवस्था :- करदाताहरूको गुनासो सङ्कलन तथा सुनुवाइका लागि उजुरी पेटिकाको व्यवस्था ।
४. शुद्ध खानेपानीको व्यवस्था :- करदाता वा सेवाग्राहीका लागि खानेपानीको व्यवस्था ।
५. शौचालय व्यवस्थापन :- सेवाग्राहीहरूका लागि शौचालयको व्यवस्था र सोको सरसफाइमा विशेष ध्यान दिइएको ।
६. कर शिक्षा तथा चेतना :- करदाता शिक्षा तथा कर चेतना कार्यक्रम मार्फत करदाताहरूलाई कर कानूनको पालना, कानूनमा भएका परिवर्तित व्यवस्था तथा सरकारप्रदत्त छुट, सुविधा र सहूलियतका बारेमा जानकारी गराउने ध्येयले गरी कार्य क्षेत्र जिल्लाका विभिन्न स्थानमा गई कर शिक्षा कार्यक्रम सञ्चालन गर्ने गरिएको ।
७. बजार अनुगमन :- व्यवसायीलाइ करको दायरामा ल्याउन र कर कानूनको परिपालना गराउन नियमित रूपमा बजार अनुगमन गर्ने गरिएको ।
८. फाइलसँगै घुम्नु पर्ने व्यवस्थाको अन्त्य :- विशेष प्रयोजनार्थ बाहेक करदाताले फाइल बोकी कार्यालयका कोठा कोठा धाउनु नपर्ने । कार्यालयका कर्मचारीले नै सबै प्रकृया पूरा गरिदिई करदाताको काम गरिदिने व्यवस्था ।
९. वेभसाईट अद्यावधिक :- कार्यालयको वेभसाईट अद्यावधिक गरी नियमति रूपमा सूचना प्रकाशन गर्ने गरिएको ।

### १४. विविध:

- प्रत्येक करदाताले आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र आय विवरण र सो अनुसार लाग्ने कर बुझाउनु पर्दछ । उदाहरणका लागि आ.व. २०७९/०८० को आय विवरण र सो अनुसारको कर रकम संवत् २०८० साउन देखी असोज सम्म बुझाईसक्नु पर्दछ ।
- अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्ने करदाताले आर्थिक वर्ष २०८०/०८१ को लागि ईजाजतपत्र संवत् २०८० साउन मसान्तसम्ममा नवीकरण गराई सक्नु पर्दछ । साउन

मसान्तसम्म नविकरण नगरे/नगराएमा भदौ देखी प्रत्येक ३/३ महिनामा क्रमशः २५, ५०, ७५ र १०० प्रतिशतका दरले जरिवाना लाग्दछ ।

- पूर्वानुमानित कर विवरण बुझाउने करदाता (वार्षिक रु. ३० लाख सम्म वा आय रु. ३ लाख हुने करदाता) वा डे०१ आय विवरण बुझाउने करदाताले आ.व. २०७९/०८० मा निम्न बमोजिम कर तिर्नु पर्दछः-
  - गाउँपालिका क्षेत्रमा दर्ता कायम रहेका करदाताहरूको लागि :- रु. २,५००/-
  - नगरपालिका क्षेत्रमा दर्ता कायम रहेका करदाताहरूको लागि :- रु. ४,०००/-
  - महानगर/उपमहानगरपालिका क्षेत्रमा दर्ता कायम रहेका करदाताहरूको लागि :- रु. ७,५००/-
- डे०२ आय विवरण बुझाउने करदाताले तिर्नुपर्ने कर कारोबार रकमका आधारमा तय हुन्छ ।
- डे०३ आय विवरण बुझाउने करदाताले आफ्नो कारोबारको लेखापरीक्षण गरी/गराई सोका आधारमा लागेको कर दाखिला गर्नु पर्दछ ।
- डे०१ / डे०२ को करचुक्ता प्रमाणपत्र तथा नविकरण भएको अन्तःशुल्क ईजाजत-पत्र करदाता स्वयंले प्रिन्ट गरेर लिन सक्दछन् ।
- कर प्रशासनसम्बन्धी कुनै दुविधा, जिज्ञासा वा प्रश्न भएमा कार्यालयमा सम्पर्क राख्न सकिने छ ।

## १५. कार्यालयको

**Website:** [www.ird.gov.np/branches/tso-gaighat](http://www.ird.gov.np/branches/tso-gaighat)

**E-mail:** [tso-gaighat@ird.gov.np](mailto:tso-gaighat@ird.gov.np)

**ठेगाना:** करदाता सेवा कार्यालय, त्रियुगा न.पा., वडा नं. ११, उदयपुर

**फोन नं.** ०३५-४२३५४१

## १९. कार्यालयमा परेका सूचना सम्बन्धी माग विवरण र सो को जानकारी दिएको विषय

यस अवधिमा सूचना माग गर्न कुनै निवेदन नपरेको ।

## २०. कार्यालयका सूचनाहरू अन्यत्र प्रकाशन भएका वा हुने भए सो को विवरण:

करदाता सेवा कार्यालयको Website: [ird.gov.np/branch/tso-gaighat](http://ird.gov.np/branch/tso-gaighat) मा नियमित रूपमा सूचनाहरू सार्वजनिक हुने गरेको, नागरिक वडा पत्र, एकीकृत नागरिक वडा पत्र, साथै आवश्यकता अनुसार जिल्ला हुलाक कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, जिल्ला समन्वय समिति, स्थानीय तहहरूमा समेत प्रकाशन हुन सक्ने ।